

**जातीय समानताको बढावाको निम्ति
अवस्थित तथा योजनाबद्ध उपायहरू
अनिवार्य सञ्चय कोष योजना प्राधिकरण**

अनिवार्य सञ्चय कोष योजना प्राधिकरण(MPEFA)ले अनिवार्य सञ्चय कोष (MPF) योजनाको सदस्यहरूको हितको रक्षा गर्दछ र आम जनता जसमा विविध जातिका मानिसहरू सहितलाई MPF प्रणालीको जानकारी प्रदान गर्दछ ।

जातीय समानताको बढावाको निम्ति र सर्वसाधारणमा, उनीहरूको विभिन्न जातीय पृष्ठभूमिका बाबजुद, सबैमा सेवाहरूको समान पहुँच सुनिश्चित गर्न MPEFA द्वारा निम्न उपायहरू लिएका छन् -

A. प्रचार, सार्वजनिक शिक्षा र दाँवधारीको संलग्नता

- | | |
|----------------------|--|
| सेवाहरू
सम्बन्धित | <ul style="list-style-type: none">• MPEFAले विभिन्न प्रचार, शिक्षा र संलग्नता कार्यक्रमहरू मार्फत MPF प्रणालीबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्दछ । |
| अवस्थित
उपायहरू | <ul style="list-style-type: none">• MPEFA वेबसाइटमा MPEFA र MPF प्रणाली बारे जानकारी दुबै चिनियाँ र अंग्रेजीमा उपलब्ध छ ।• शैक्षिक र प्रचार पर्चा/पुस्तिका र अन्य प्रकाशनहरू जस्तै रिपोर्टहरू र फारमहरू चिनियाँ र/वा अंग्रेजीमा प्रकाशित छन् ।• “कर्मचारीले MPF बारे के थाहा पाउनपर्दछ” र “डिफल्ट इन्वेस्मेन्ट स्ट्राटेजी (DIS)” नामक यी दुई पर्चाहरू उर्दु र नेपालीमा तयार गरिएको छ र विविध जातिका सदस्यहरूलाई सामाजिक कल्याण सेवाहरू दिने करीब 30 सान्दर्भिक गैर-सरकारी संस्थाहरू (NGOs) मा वितरण गरिएको छ ।• विविध जातिका सदस्यहरूको लागि MPEFAको प्रतिनिधिहरूद्वारा MPF सम्बन्धी वार्ता गर्नको लागि प्रासंगिक NGOहरूलाई |

आमन्त्रित गरिएको छ ।

लिनु पर्ने थप
उपायहरू

- MPFA ले:
 - उपयुक्त गतिविधिहरू मार्फत MPF योजनाको विविध जातिका सदस्यहरूलाई सहयोग प्रदान गर्ने दृष्टिकोणको साथ सहकार्यलाई सुदृढ पार्न सम्बन्धित NGOहरूसँग सम्पर्क जारी राख्नेछ;
 - विविध जातिका सदस्यहरूलाई MPF सन्देश प्रचार गर्नको लागि प्रासंगिक NGOहरूसँग प्रायोजन कार्यक्रमहरूको अन्वेषण गर्नेछ; र
 - आगामी वर्षमा विविध जातीय कर्मचारी कार्यरत प्रासंगिक NGO हरू (ट्रेन-द-ट्रेनर प्रोग्राम)मा र विविध जातीय सेवाहरूमा केन्द्रित सामाजिक कार्यकर्ताहरूसँग MPF वार्ताहरूको व्यवस्थापन गर्ने सम्भावनाको अन्वेषण गर्नेछ ।

B. सोधपुछ र उजुरी व्यवस्थापन

सेवाहरू
सम्बन्धित

- MPFA ले सर्वसाधारणहरूबाट प्राप्त MPF-सम्बन्धित मामिलामा सोधपुछ र उजुरीहरूको व्यवस्थापन गर्दछ ।

अवस्थित
उपायहरू

- सर्वसाधारणहरूले MPFA सँग सोधपुछ वा उजुरी चिनियाँ वा अंग्रेजीमा गर्न सक्नुहुन्छ ।
- यदि भाषा अवरोधका कारण सञ्चारमा समस्या भएमा, दोभाषे सेवाहरूको व्यवस्था गरिनेछ ।

लिनु पर्ने थप
उपायहरू

- कर्मचारीहरूका लागि जातीय समानताको मुद्दाहरू प्रति सचेतना र संवेदनशीलतालाई बढाउन तालिमको व्यवस्था गरिनेछ ।

भावी कार्यको मूल्यांकन

MPFA कर्मचारीहरु साथै सर्वसाधारणहरुको सुझावलाई ध्यानमा राख्दै MPFAले समय समयमा सुधार ल्याउन सेवाहरुको मुल्यांकन गर्नेछ ।

सोधपुछ

जातीय समानताको बढावाको निम्ति अवस्थित तथा योजनाबद्ध उपायहरु सम्बन्धी सोधपुछ गर्न, कृपया मिस एलिश टाङ्ग, कर्पोट अर्फेसको वरिष्ठ प्रबन्धकलाई निम्न माध्यमहरु मार्फत सम्पर्क गर्नुहोस् ।

- हटलाइन : 2918 0102
- फ्याक्स : 2259 8806
- ईमेल : mpfa@mpfa.org.hk

अनिवार्य सञ्चय कोष योजना प्राधिकरण
मे 2020